

## अनुसूची- २

(दफा ४तथा अनुसूची-१ को भाग-१ संग सम्बन्धित)



बोदेबरसाईन नगरपालिका सप्तरी

## स्थानीय राजपत्र

खण्ड: ५ संख्या: १ मिति: २०७८...

### भाग-२

बोदेबरसाईन नगरपालिका

नगर सभाबाट पारित मिति: २०७८/११/३०

राजपत्र प्रकाशन मिति: २०७८/१२/०६

ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि, २०७८

आज्ञाले,

नाम: घनश्याम यादव

प्रमुख प्रशासकीय अधिकृत

## ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि, २०७८

### १ परिचय :

ज्येष्ठ नागरिकहरूलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्न तथा निजहरूमा रहेको ज्ञान , सिप क्षमता र अनुभवको सदुपयोग गरि निजहरू प्रति श्रद्धा. आदर तथा सदभाव अभिवृद्धि गर्नुका साथै राज्यद्वारा तोकिएको सेवा एवं सुबिधाको उचित व्यवस्थापन गरि नेपालको संबिधानको अनिसूची -८को क्र.स १६ बमोजिम तथा स्थानीय सरकार सन्चालन एन ,२०७४को दफा १०२ बमोजिम बोदे बरसाईन नगर सभाबाट पारित मिति: २०७८/११/३० को बैठकले पारित गरि यो कार्यविधि लागू गरेको छ ।

### २ परिचय पत्र वितरणका आधार :

नेपालको संबिधानको धारा ४१मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिकको हक , ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५को अनुसार ज्येष्ठ नागरिकलाई परिचय पत्र दिने ब्यबस्था लगायत ज्येष्ठ नागरिक परिचयपत्र वितरणका आधार हुनेछन् ।

### ३ उद्देश्य :

- क. ज्येष्ठ नागरिकहरूको पहिचान गर्ने र स्थानीय तहदेखि नै ज्येष्ठ नागरिकहरूको लागत राख्ने । उक्त लागत राख्ने कार्यमा एकरूपताका लागि अनुसूची-२ को ढाचामा लागत राख्नु पर्नेछ ।
- ख. नेपालको संबिधान अनुसार प्रदत्त ज्येष्ठ नागरिकहरूको हक अधिकार सुनिश्चितगर्न र ज्येष्ठ नागरिकको वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन , सार्वजनिक कार्य , स्वास्थ्य सेवा , धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा , सुबिधा र सहयोग सरल रूपमा प्रदान गर्ने ।
- ग. प्रचलित एन , नियम अनुसार ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा, न्याय , अधिकार र समानता प्रदान गरि निजहरूमा रहेको ज्ञान , सीप,क्षमता र अनुभवको सदुपयोग गरि बिकाश प्रक्रियामा सहभागी गराउने ।

### ४ लक्षित बर्ग :

ज्येष्ठ नागरिक सम्बन्धी एन ,२०६३ले परिभाषित गरे अनुसार साठी वर्ष उमेर पुरा गरेका सबै नेपाली नागरिकहरू ।

#### ५ ज्येष्ठ नागरिकको बर्गिकरण :

ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५को नियम १४ को उपनियम १ बमोजिम ज्येष्ठ नागरिकहरूको बर्गिकरण देहाय बमोजिम गरिएकोछ :

- क. साठी वर्ष पुरा गरि सत्तरी वर्ष पुरा नगरेका ज्येष्ठ नागरिक ।
- ख. सत्तरी वर्ष उमेर पुरा गरेको बरिष्ठ ज्येष्ठ नागरिक ।
- ग. असहाय ज्येष्ठ नागरिक ।
- घ. अशक्त ज्येष्ठ नागरिक ।

#### ६ परिचय पत्र वितरणका मापदण्ड :

ज्येष्ठ नागरिक सम्बन्धि नियमावली २०६५ को नियम १५ बमोजिम साठी वर्ष उमेर पुगेको नेपाली नागरिकलाई मात्र ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गर्न सकिनेछ ।

#### ७ ज्येष्ठ नागरिक परिचयपत्रको ढाचा :

ज्येष्ठ नागरिक परिचयपत्रको ढाचा यस कार्यविधिको अनुसूची-१ बमोजिमको हुनेछ । ज्येष्ठ नागरिक परिचयपत्रको आकार नेपाली नागरिकताको प्रमाण पत्रको आकार बराबरको हुनेछ । उक्त परिचयपत्र अगाडीतर्फ नेपाली भाषामा र पछाडी अंग्रेजी भाषामा रुपान्तरण गरेको हुनेछ ।

#### ८ परिचय पत्र वितरण प्रक्रिया :

क . ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गर्न साठी वर्ष उमेर पुगेको ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।

ख. निवेदनमा आफ्नो उमेर खुलेको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि र दुई प्रति अटो साइजको फोटो संलग्न हुनुपर्नेछ । यस प्रायोजनको लागि नागरिकताको प्रमाण पत्र लाइ आधार मानिनेछ ।

ग. ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गर्ने अधिकारी स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृत वा निजले तोकेको पदाधिकारी हुनेछ ।

घ. परिचय पत्र प्राप्त ज्येष्ठ नागरिकहरुको लागत तोकिय बमोजिमको सफ्टवेयरमा कम्प्युटराइज गरि नगरपालिकाको कार्यालयमा राखी बार्षिक रुपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

ड. ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपि लिन वडा कार्यालयको सिफारिस सहित सम्बन्धित स्थानीय तहमा निवेदन पेश गर्नु पर्नेछ ।

#### ९ विविध :

नगरपालिकालाई आवश्यक लागेको कार्यपालिकाका ज्येष्ठ सदस्यको सयोजकत्वमा कार्यविधिले तोके बमोजिम सदस्य रहने गरि एक ज्येष्ठ नागरिक कल्याण समिति गठन गर्न सक्नेछ ।



अनुसूची १

बोदे बर्साइन नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, बोदे बर्साइन, सप्तरी  
मधेश प्रदेश नेपाल |

**ज्येष्ठ नागरिक परिचय -पत्र**

परिचयपत्र .न .....

नाम थर :.....

ना.प्र.न: .....जारीमिति :..... उमेर :.....लिङ्ग:.....

ठेगाना : प्रदेश..... जिल्ला.....न.पा : ..... वडा न .....गाउ /टोल :.....

रक्त समूह:..... उपलब्ध छुट तथा सुविधाहरु:.....

पति/पत्नीको नाम:.....

हेरचाहकेन्द्रमा बसेको भए सो को विवरण:.....

संरक्षकको नाम, थर : ....

ठेगाना, मो.न.

रोगको र औषधिको नाम

प्रमाणित गर्ने अधिकृतको :

दस्तखत:

नाम थर :

पद :

मिति :

" यो परिचय पत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालयमा वा नगरपालिकामा बुझिदिनु होला । "

Bodebarsain Municipality  
Office of Municipal Executive  
Bodebarsain, saptari  
Madhesh Province Nepal

ID Card Number: .....

Full Name of Person: .....

C.No:..... Issue Date:.... Age:.....Sex:.....

Madhesh province District : ..... Local level : ..... Ward No: .....Tole:....

Blood Group:.... Discount Facility:....

Name of The husband/Wife: .....

Description of Care Center if stayed:

Gardian's Detail:

Approved by

Disease& Medicine:

Signature:.....

Name:.....

Designation: .....

Date:

" IF somebody finds this ID card ,please deposit in the nearby police station or local level"

